



सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

आ.व. २०८१।८२ को वार्षिक कार्य प्रगति विवरण

(२०८१ साल श्रावण १ देखि २०८२ आषाढ मसान्तसम्म)



नेपाल सरकार
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
गृह मन्त्रालय



इलाका प्रशासन कार्यालय
कटारी, उदयपुर



स्वतःप्रकाशन सम्बन्धमा

नेपालको संविधानको धारा २७ मा “प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ” भन्ने प्रावधान उल्लेख रहेको छ । राज्यका काम कारवाहीहरू लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जिम्मेवार र जवाफदेही बनाउन सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन राज्य र नागरिकको हितमा प्रतिकूल असर पर्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सू-सूचित हुने हकलाई संरक्षण र प्रचलन गराउन सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ जारी भएको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र नियमावली २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण वार्षिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसै कानूनी व्यवस्थाको पालनाका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रहेको इलाका प्रशासन कार्यालयले गरेका काम कारवाहीहरूको जानकारी आम नागरिकहरूमा होस् भन्ने अभिप्रायका साथ यस कार्यालयबाट २०८१ श्रावण मसान्तदेखि २०८२ आषाढ मसान्तसम्म सम्पादन भएका कामको विवरण यहाँ प्रस्तुत गरिएको छ ।

जन्नी जन्मभूमिश्च स्वर्गादपि गरीयसी



शुलु कुलुलुलु रलुलु

उडु-सकुलुव

कुलुलुलुलु डुरडुख

(गुनलुसु सुतुरे अडुकलुरु)

सडुडुकु नं. १ॢडुॡडु३ॢॢॢॢॢ



शुलु डलुलुलु बललुदुर डुंगुरलुतु

शुलुखलु अडुकृत

(सुलखनलु अडुकलुरु)

सडुडुकु नं. १ॢडुॡडु३ॢॢॢॢॢ

विषयसूची

१. इलाका प्रशासन कार्यालय कटारी, उदयपुरको स्वरूप र प्रकृति :.....	१
१.१ परिचय	१
१.२ कार्यप्रकृति.....	१
१.३ निकायको काम कर्तव्य र अधिकार.....	१
२. संगठनात्मक संरचना एवं दरबन्दी.....	३
संक्षिप्त विवरण.....	३
३. सेवा, शाखा र जिम्मेवार अधिकारी:.....	४
३.१ यस कार्यालयमा रहेका कोठाहरू र सम्बन्धित शाखा, प्रदान गरिने सेवा र तथा तथा जिम्मेवार पदाधिकारी/कर्मचारी:	४
४. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:	५
५. सम्पादन गरेको मुख्य कामहरूको विवरण:-	७
१. सेवा प्रवाह सम्बन्धी विवरण:-	७
२. नवनिर्मित कार्यालय भवनबाट सेवा प्रवाह सुचारु	८
३. शान्ति सुरक्षाको अवस्था:-	८
४. २०८१ सालमा सञ्चालित कक्षा १० को एस.ई.ई. परीक्षा र २०८२ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको अनुगमन	८
५. अरुण-३ जलविद्युत आयोजनामा समन्वय	८
६. कार्यालयहरूको स्थलगत अनुगमन तथा निरीक्षण.....	९
७. अन्तरक्रिया तथा छलफल	९
८. नागरिकताको अनलाइन सिफारिस प्रारम्भ	९
७. निर्णय उपर उजुरी सुन्ने अधिकारी:.....	१०
८. ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची.....	१०
९. सूचनाको हक अन्तर्गत हक माग्ने र पाउनेको विवरण:	११
१०. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण:.....	११
११. कार्यालयको वेबसाइट, इ-मेल तथा सम्पर्क विवरण:.....	११



१. इलाका प्रशासन कार्यालय कटारी, उदयपुरको स्वरूप र प्रकृति :

१.१ परिचय

नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय उदयपुर अन्तर्गत रहेको इलाका स्तरको यस कार्यालय मिति २०७०।३।१३ देखि निरन्तर रूपमा सेवा प्रवाह गर्दै आएको छ । यस कार्यालय स्थापनाको उद्देश्य उदयपुर जिल्लाका कटारी न.पा वडा नं. १ देखि १४, उदयपुरगढी गा.पा. वडा नं. १, २, ३ र ताप्ली गा.पा. वडा नं. १, २, ४ र ५ सम्मका नागरिकलाई शान्ति सुरक्षा, सुव्यवस्था र अमनचयन कायम गर्ने गराउने, नागरिकता वितरण लगायतका जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा सुविधाहरू नागरिकलाई पायक पर्ने स्थानबाट सरल, सहज र छिटोछरितो तवरले प्रदान गर्नु गराउनु हो ।

१.२ कार्यप्रकृति

यो कार्यालय विशुद्ध रूपमा सेवामुलक प्रकृतिको कार्य गर्न स्थापित सार्वजनिक निकाय हो जसले नागरिकता ऐन तथा नियमावली, २०६३ मा व्यवस्था भए बमोजिमका कार्य तथा नेपाल सरकार, गृह मन्त्रालय तथा प्रमुख जिल्ला अधिकारीज्यूबाट निर्देशन भए बमोजिमका कार्यहरू गर्ने गर्दछ ।

१.३ निकायको काम कर्तव्य र अधिकार


श्रीमान् प्रमुख जिल्ला अधिकारी, उदयपुरबाट अधिकार प्रत्यायोजन भए अनुसार यस कार्यालयको काम, कर्तव्य र अधिकार निम्न बमोजिम रहेको छ ।

- आफ्नो अधिकार रहेको कार्यक्षेत्रभित्र शान्ति सुरक्षा र सु-व्यवस्था कायम गर्ने गराउने ।
- आफ्नो अधिकार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट गर्नुपर्ने प्रशासनिक नेतृत्व तथा प्रतिनिधित्व गर्ने ।
- वंशज, वैवाहिक अंगिकृत नेपाली नागरिकता तथा प्रतिलिपि नागरिकता वितरण ।
- नेपाल सरकारले तोके अनुसारको जातजाति प्रमाणित गर्ने ।
- नाबालक परिचय पत्र वितरण ।
- विभिन्न किसिमका सिफारिस/प्रमाणितहरू ।
- नागरिकता प्रमाणपत्रको नाम थर, ठेगाना, जन्म मिति आदि विवरण संशोधन ।

- राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन ।
- दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज आपूर्ति, पहुँच तथा गुणस्तर सुनिश्चित गर्नका लागि बजार अनुगमन तथा नियमन गर्ने ।
- उपभोक्ता हित संरक्षणको लागि सचेतीकरण गर्ने ।
- अनियमितता र भ्रष्टाचारका विषयमा परेका उजुरीहरूको छानविन/विस्तृत अनुसन्धान तथा कारवाही सम्बन्धी कार्य गर्न लेखी आए बमोजिम छानविन गरी प्रतिवेदन पठाउने र कारवाही गर्न लेखी आएमा कारवाही गर्ने ।
- सरकारी निकायहरूबाट हुने सार्वजनिक सेवा प्रवाहको अनुगमन गर्ने ।
- स्थानीय तहसँग समन्वय गर्ने ।
- ढुंगा, गिट्टी र बालुवाजस्ता नदीजन्य, खानीजन्य निर्माण सामग्रीको जथाभावी उत्खनन् भए/नभएको अनुगमन गर्ने ।
- स्थानीय तहहरूसँग समन्वय गर्ने ।
- नागरिकबाट प्राप्त उजुरी एवम् गुनासोको सुनुवाई गर्ने गराउने ।

यस कार्यालयको अधिकार रहेको भौगोलिक कार्यक्षेत्रको संक्षिप्त विवरण:-

स्थानीय तह	जनसंख्या (वि.सं. २०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार)	क्षेत्रफल	कैफियत
कटारी नगरपालिका	५६,१४६	४२४.८९ वर्ग कि.मि.	वडा नं. १ देखि १४ (सबै)
ताप्ली गाउँपालिका	१२,०७२	९६.०४ वर्ग कि.मि.	वडा नं. १, २, ४ र ५
उदयपुरगढी गाउँपालिका	१०,२३२	८०.९२ वर्ग कि.मि.	वडा नं. १, २ र ३



 शक्ति बहादुर भण्डारी

 डिल्ली बहादुर भण्डारी

 शाखा अधिकृत



२. संगठनात्मक संरचना एवं दरबन्दी

अनुसूची ८.४.१.१


नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय.....

इलाका प्रशासन कार्यालय, (क)२ अन्तर्गत पर्ने इलाकाहरूको संगठन संरचना

(कटारी उदयपुर, फर्पिङ काठमाडौं, सोखु काठमाडौं, सिमरा नगर, लेखनाथ पोखरा, चन्द्रौटा कपिलबलस्तु, तुलसीपुर दाङ, टीकापुर कैलाली)



नेपाल सरकार
सामान्य प्रशासन
सचिव कार्यालय, काठमाडौं

सचिव
(सामान्य प्रशासन)

२

संक्षिप्त विवरण

क्र.सं.	दर्जा	सेवा	समूह/उप-समूह	श्रेणी	संख्या	पूर्ति	रिक्त	कार्यरत कर्मचारीको नाम थर	कै.
१.	उप-सचिव	नेपाल प्रशासन सेवा	सामान्य प्रशासन	रा.प.द्वितीय	१	१	-	श्री कोपिला राई	
२.	शाखा अधिकृत	नेपाल प्रशासन सेवा	सामान्य प्रशासन	रा.प.तृतीय	१	१	-	श्री डिल्ली बहादुर मंग्राती	
३.	नायब सुब्बा	नेपाल प्रशासन सेवा	सामान्य प्रशासन	रा.प.अनं.प्रथम	२	२	-	श्री डम्बर बहादुर थापा मगर श्री पदम प्रसाद न्यौपाने	
४.	लेखापाल	नेपाल प्रशासन सेवा	लेखा	रा.प.अनं.प्रथम	१	-	१	-	लोक सेवा आयोगमा माग गरिएको

३

श्री डिल्ली बहादुर मंग्राती
शाखा अधिकृत



४.	कम्प्यूटर अपरेटर	नेपाल विविध सेवा	-	रा.प.अनं.प्रथम	१	१	-	श्री अमृत कुमार कर्ण
४.	खरिदार	नेपाल प्रशासन सेवा	सामान्य प्रशासन	रा.प.अनं.द्वितीय	१	१	-	श्री दर्शन कुमार रोकाया
७.	हलुका सवारी चालक			श्रेणी विहीन	१ (करार)	१	-	श्री दिपक तामाङ्ग
८.	कार्यालय सहयोगी			श्रेणी विहीन	३ (करार)	३	-	सुश्री निशु परियार श्री तुलसा कार्की श्री महेन्द्र कुमार आचार्य
जम्मा					११	१०	१	


राष्ट्रिय परियच पत्र विवरण संकलनतर्फ

१.	विवरण दर्ता अपरेटर				१ (करार)	१	-	श्री ठेटराज बराल
२.	विवरण दर्ता सहायक				१ (करार)	१	-	श्री रमा भट्टराई दहाल
जम्मा					२	२	-	

३. सेवा, शाखा र जिम्मेवार अधिकारी:

३.१ यस कार्यालयमा रहेका कोठाहरू र सम्बन्धित शाखा, प्रदान गरिने सेवा र तथा तथा जिम्मेवार पदाधिकारी/कर्मचारी:

कोठा नं.	शाखा	प्रदान गरिने सेवा	पदाधिकारी/कर्मचारी		
			पद	नाम थर	सम्पर्क नं.
१		उपसचिव (कार्यालय प्रमुख)		श्री कोपिला राई	९८५२८३६२८८
२		शाखा अधिकृत		श्री डिल्ली बहादुर मंग्राती	९८५२८३५२८८
३	आर्थिक प्रशासन शाखा	आर्थिक कार्य व्यवस्थापन	लेखापाल	-	-
४	नागरिकता शाखा	नयाँ तथा प्रतिलिपि नागरिकता जारी तथा वितरण	नायव सुब्बा	श्री डम्बर बहादुर थापा मगर	९८६२८१५९२३
			कम्प्यूटर अपरेटर	श्री अमृत कुमार कर्ण	९८४४५१०२९४
			खरिदार	श्री दर्शन कुमार रोकाया	९८६२४६९३७२
			का.स.	श्री निशु परियार	९८६३३३३७०४


 डिल्ली बहादुर मंग्राती
 शाखा अधिकृत



५	राष्ट्रिय परिचय पत्र शाखा	राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता	विवरण दर्ता अपरेटर	श्री ठेटराज बराल	९८४४०३६६२२
			विवरण दर्ता सहयोगी	श्री रमा भट्टराई दाहाल	९८६३९९९४९२
६	आप्रवासी स्रोत उप-केन्द्र	वैदेशिक रोजगार सम्बन्धी परामर्श	सूचना तथा परामर्शकर्ता	श्री कविता धमला	९८६३५४०००६
७	दर्ता चलानी तथा सोधपुछ कक्ष	चिठीपत्र दर्ता/चलानी तथा नागरिक सोधपुछ	कार्यालय सहयोगी	श्री महेन्द्र कुमार आचार्य	९८४२८८९४०८
८	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	<ul style="list-style-type: none"> ➤ विभिन्न किसिमका प्रमाणित/सिफारिसहरू । ➤ नाबालक परिचय पत्र ➤ समावेशी प्रमाणित । ➤ सवारी पास प्रदान । ➤ शान्ति सुरक्षा सम्बन्धी निवेदन । ➤ ठाडो उजुरी फछ्यौट ➤ कर्मचारीहरूको व्यक्तिगत विवरण अद्यावधिक गरी सुरक्षित राख्ने । ➤ विभिन्न किसिमका चिठीपत्र तयार गर्ने । ➤ हाजिरी रेकर्ड अद्यावधिक राख्ने । ➤ संस्था नविकरण । 	नायव सुब्बा	श्री पदम प्रसाद न्यौपाने	९८६०९७७९४८
			का.स.	श्री तुलसा कार्की	९८४२८८९४०८


४. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

क्र.सं.	प्रदान गरिने सेवा तथा कार्य	लाग्ने दस्तुर	लाग्ने समय
१.	वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र	रु. १०१- को हुलाक टिकट	प्रमाण पुगेमा पेश भएकै दिन
	वैवाहिक अंगिकृत नेपाली नागरिकता प्रमाणपत्र	रु. १०१- को हुलाक टिकट	प्रमाण पुगेमा पेश भएकै दिन
	प्रतिलिपि नागरिकता	रु. १३१- को हुलाक टिकट	प्रमाण पुगेमा पेश भएकै दिन
२.	नाबालक परिचय पत्र	रु. १०१- को हुलाक टिकट	प्रमाण पुगेमा पेश भएकै दिन



३.	समावेशी प्रमाणित	रु. १०१- को हुलाक टिकट	प्रमाण पुगेमा पेश भएकै दिन
४.	संस्था नविकरण	नियमानुसार।	प्रक्रिया पुगेकै दिन
५.	नाम थर, उमेर र अन्य विविध प्रमाणित/सिफारिसहरू	रु. १०१- को हुलाक टिकट	प्रमाण पुगेमा पेश भएकै दिन
६.	राष्ट्रिय परिचय पत्र विवरण दर्ता	निःशुल्क	प्रमाण पुगेमा पेश भएकै दिन
७.	गुनासो वा ठाडो उजुरी	रु.१०१- को हुलाक टिकट	यथाशीघ्र




डिल्ली महादुर मंत्राली
शाखा अधिकृत



५. सम्पादन गरेको मुख्य कामहरूको विवरण:-

१. सेवा प्रवाह सम्बन्धी विवरण:-

क्र.सं.	सम्पादन गरेको काम	आ.व. २०८१/८२
१	वंशजको नाताले नागरिकता वितरण (नयाँ)	२४९४
३	वैवाहिक अंगीकृत नागरिकता विवरण (नयाँ)	१
४	प्रतिलिपि नागरिकता वितरण	१८८९
	कूल ना.प्र.प.	४३८४
५	राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन	६१०३
	स्थानीय प्रशासनतर्फ	
१.	नाबालक परिचय पत्र	४२
२.	कुनै व्यहोरा सिफारिस/प्रमाणित (दुई फरक नाम थर एउटै, अन्य विविध सिफारिस/प्रमाणित)	५३
३.	समावेशी प्रमाणित	१८८
४.	शान्ति सुरक्षा सम्बन्धमा	१५
५.	बजार अनुगमन	३
६.	कर्मचारी बैठक	९
७.	कार्यालय प्रमुख बैठक	५
८.	गृह मन्त्रालय, अन्य मन्त्रालय एवं विभिन्न कार्यालय/निकायमा पत्राचार गरिएको	५४८
९.	विविध बैठक (मुआब्जा, विपद् व्यवस्थापन, समन्वय बैठक लगायतका बैठकहरू)	२
१०.	सूचना प्रकाशन/टाँस/निर्णय पर्चा	२२
११.	संस्था नविकरण	१४
१२.	ठाडो उजुरी	५

डिप्टी बहादुर मगर
शाखा अधिकृत



२. नवनिर्मित कार्यालय भवनबाट सेवा प्रवाह सुचारु

- वि.सं. २०६९ सालमा यस कार्यालयको स्थापना भई हालसम्म कटारी न.पा.-४ जहडीस्थित भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएकोमा मिति २०८१।१२।२५ देखि कटारी न.पा.-३ गौथली चोकस्थि आफ्नै नवनिर्मित कार्यालय भवनबाट नियमित रूपमा सेवा प्रवाह सुरु गरिएको छ ।

३. शान्ति सुरक्षाको अवस्था:-


- समाजमा शान्ति सुरक्षा कायम गरी सामाजिक सद्भाव कायम गर्न र नागरिकमा सुशासनको अनुभूति गराउन सुरक्षा निकायहरूसँग समन्वय गरी सुरक्षाकर्मीको पर्याप्त परिचालन भएको, दैनिक प्रहरी गस्ती टोली खटिएको र ट्राफिक अवस्थालाई थप व्यवस्थित गराइएको र नियमित रूपमा समग्र शान्ति सुरक्षाको अवस्थाको समीक्षा गरी श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूलाई जानकारी गराइएको । हाल कार्यक्षेत्रमा शान्ति सुरक्षाको अवस्था सामान्यतया स्थिर रहेको छ ।
- सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरूलाई समय समयमा आवश्यक निर्देशन समेत दिइएको छ ।
- समय-समयमा कार्यक्षेत्रभित्र रहेका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूको स्थलगत अनुगमन समेत गरिएको छ ।

४. २०८१ सालमा सञ्चालित कक्षा १० को एस.ई.ई. परीक्षा र २०८२ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको अनुगमन

- वि.सं. २०८१ सालको चैत्र मसान्तमा सञ्चालित एस.ई.ई. परीक्षा र २०८२ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा तोकिएका परीक्षा केन्द्रहरूमा सुरक्षा निकायहरूसहित स्थलगत अनुगमन गरी परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिएको ।

५. अरुण-३ जलविद्युत आयोजनामा समन्वय

- उदयपुर जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युतीय प्रसारण लाइन (९०० मेगावाट क्षमता रहेको ४०० के.भी. प्रसारण लाइन) विस्तारको कार्य सम्पन्न गराउनको लागि स्थानीय निकाय, स्थानीय जनता र विभिन्न सरोकारवालाहरूसँग आवश्यकता अनुसार विभिन्न समयमा छलफल र समन्वय गरिएको छ ।


बिनोदी बहादुर मंग्रासी
गाढा अधिकृत



- यस कार्यालयका कार्यालय प्रमुखको संयोजकत्वमा गठित मुआब्जा निर्धारण उप-समितिद्वारा परियोजनाबाट प्रभावित जग्गा धनीहरूलाई उचित मुआब्जा उपलब्ध गराउन आवश्यक पहल र निर्णयहरू गरिएको ।

६. कार्यालयहरूको स्थलगत अनुगमन तथा निरीक्षण

- कटारी क्षेत्रमा अवस्थित विभिन्न सरकारी कार्यालय, बैंक, अस्पताल, वडा कार्यालय लगायतका निकायहरूमा विभिन्न समयमा स्थलगत अनुगमन गरिएको र सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन आवश्यक निर्देशनहरू दिइएको ।

७. अन्तरक्रिया तथा छलफल


- मिति २०८१।१।२७ को दिन कटारी नगरपालिकाको कार्यालयमा वडा कार्यालयहरूका प्रतिनिधि, कर्मचारी, तथा सरोकारवालाहरूसँग नागरिकता सम्बन्धी विषयहरूमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको ।
- विभिन्न समयमा आवश्यकता अनुसार स्थानीय पत्रकार तथा सञ्चारकर्मी, समाजसेवी, राजनीतिक दल, गैर सरकारी संस्था, नागरिक समाज तथा वुद्धिजीविसँग विविध विषयमा छलफल तथा समन्वय गरिएको ।

८. नागरिकताको अनलाइन सिफारिस प्रारम्भ

- नयाँ नागरिकता प्रमाणपत्र प्राप्तिको लागि वडा कार्यालयबाट प्रेषित हुने हस्तलिखित आवेदनलाई प्रतिस्थापन गर्दै यसै आर्थिक वर्षदेखि (आ.व. २०८१।८२) गृह मन्त्रालयद्वारा सञ्चालित नागरिकता सूचना व्यवस्थापन प्रणालीबाट (Centralized Citizenship Information Management System "CCIMS") अनलाइन सिफारिस गर्ने व्यवस्था मिलाइएको ।

६. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

यस कार्यालयको कामको सम्बन्धमा विभिन्न प्रकारका निर्णयहरू प्रचलित नागरिकता ऐन तथा नियमावली, स्थानीय प्रशासन ऐन एवम् विभिन्न सम्बन्धित ऐन तथा नियमावलीहरूको अधीनमा रही सम्बन्धित फाँटवाला, शाखा अधिकृत तथा उप-सचिव (कार्यालय प्रमुख) सम्म र निर्णय गर्नमा दुविधा उत्पन्न हुने तथा आफ्नो प्रत्यायोजित


डिल्ली बहादुर मंगल
शाखा अधिकृत



अधिकार भित्र नपर्ने काम कारवाहीको लागि श्रीमान् प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार निर्णय गर्ने ।

७. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

सेवाग्राहीले गुनासो तथा उजुरी गर्नका लागि कार्यालयमा सिधै गुनासो तथा उजुरी गर्न सक्नेछन् । त्यस्तो उजुरी कार्यालय प्रमुखबाट सुनुवाइ हुनेछ । निजको नाम थर र सम्पर्क विवरण यस प्रकार रहेको छ:

नाम:- श्री कोपिला राई
पद:- उप-सचिव
मोबाइल न:- ९८५२८३६२८८
इमेल: aaokatari@moha.gov.np

द. ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची

- नेपालको संविधान
- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३ र नियमावली, २०६३ (दुबै संशोधनसहित)
- नागरिकता प्रमाण पत्र वितरण कार्यविधि निर्देशिका, २०६३
- मुलुकी अपराध संहिता ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४, नियमावली, २०७४
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वय) ऐन, २०७४
- सूचनाको हक सम्बन्धि ऐन, २०६४, नियमावली, २०६५
- भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- राहदानी ऐन, २०७६, नियमावली, २०७७
- उपभोक्ता संरक्षण ऐन, २०५४
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- राष्ट्रिय परियच पत्र तथा पञ्जिकरण ऐन, २०७६
- कालो बजार तथा केही अन्य समाजिक अपराध तथा सजाय ऐन, २०३२
- लागू औषध नियन्त्रण ऐन, २०३३
- जग्गा प्राप्ति ऐन, २०३४, नियमावली २०३४



- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, नियमावली, २०६५
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुधार कार्ययोजना, २०७४
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गतका कर्मचारीको आचारसंहिता, २०६९
- समय समयमा नेपाल सरकार, गृह मन्त्रालयमार्फत् जारी भएका विभिन्न निर्देशिका तथा प्रमुख जिल्ला अधिकारीज्यूको निर्देशन

९. सूचनाको हक अन्तर्गत हक माग्ने र पाउनेको विवरण:

- सूचनाको हक सम्बन्धी माग भएका विवरण सोही दिन उपलब्ध गराइएको ।

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण:

क) कार्यालय प्रमुख:

- नाम: कोपिला राई
- पद: उप-सचिव
- सम्पर्क नं. ९८५२८३६२८८

ख) सूचना अधिकारी:

- नाम: डिल्ली बहादुर मंग्राती
- पद: शाखा अधिकृत
- सम्पर्क नं. ९८५८३५२८८

११. कार्यालयको वेबसाइट, ई-मेल तथा सम्पर्क विवरण:


वेबसाइट:- <https://aaokatari.moha.gov.np/>

ई-मेल:- aaokatari@moha.gov.np

फेसबुक पेज:- <https://www.facebook.com/katariaao>

सम्पर्क नं. ०३५-४५०३३५

ठेगाना:- कटारी न.पा.-३, गौथली चोक, उदयपुर


डिल्ली बहादुर मंग्राती
शाखा अधिकृत